

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वातावरण विभाग
बबरमहल, काठमाडौं

शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

(सूचना प्रकाशन मिति २०७७/०९/०४)

यस विभागलाई चालु आ.व. २०७७/०७८ को निमित्त आवश्यक तपशिलमा उल्लेखित इन्टरनेट सेवा खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मु.अ.क.मा दर्ता भएका इच्छुक फर्म वा संस्थालाई यस विभागमा रीतपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।

- दरभाउपत्र फाराम खरिदको लागि अद्यावधिक नवीकरण गरेको व्यवसाय दर्ताको इजाजतपत्र, अद्यावधिक नवीकरण फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा दर्ता प्रमाणपत्र र आ.व. २०७६/०७७ को कर चुक्ता गरेको प्रमाणपत्र वा सो को म्याद थप गरेको प्रमाण लगायतका कागजातहरूको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि र तपशिलमा उल्लेखित दरभाउपत्र दस्तुर एभरेष्ट बैंक लि., बबरमहल, सिंहदरवारको खाता नं. ००१००१०६२००००० राजश्व शिर्षक नं.१४२२९ कार्यालय कोर्ड नं. ३२९०५३५०१ मा रकम जम्मा गरेको सक्कलै पेश गर्नु पर्नेछ।
- दरभाउपत्र फारामसाथ जमानत रकम यस विभागको कोड नं. ३२९०५०१, को.ले.नि.का., काठमाडौंको नाममा नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौंमा रहेको धरौटी खाता नं. १२०१२००००१००२५२४ मा जम्मा गरेको सक्कलै भौँचर वा "क" वर्गको मान्यता प्राप्त बैंकबाट यस विभागको नाउँमा जारी गरिएको कम्तीमा ७५ दिन म्याद भएको जमानीपत्र (विडवण्ड) दरभाउपत्र साथ पेश गर्नुपर्नेछ। यसरी पेश गरिने जमानत वापतको भौँचर वा विडवण्ड यो सूचना प्रकाशित भएको मिति पछि जारी भएकोलाई मात्र मान्यता दिइनेछ।
- दरभाउपत्र खरिद गर्न पाईने स्थानः, दर्ता गर्ने र खोल्ने स्थानः- वातावरण विभाग, बबरमहल, काठमाडौं।
- दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले १५ औं दिन कार्यालय समय सम्म।
- दरभाउपत्र दर्ता गर्ने र खोल्ने मिति एवं समय: क्रमशः सूचना प्रकाशन भएको मितिले १६ औं दिन कार्यालय समयको मध्यान्ह १२:०० बजेसम्म र सोही दिनको मध्यान्ह १:०० बजे
- फाराम खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन बिदा परेमा उक्त कार्यहरू बिदापछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ।
- दरभाउपत्र सम्बन्धी विस्तृत सूचना यस विभागको वेबसाइट www.doenv.gov.np मा हेर्न सकिनेछ। साथै दरभाउपत्र सम्बन्धी थप जानकारी आवश्यक परेमा यस विभागको प्रशासन तथा योजना शाखा वा टेलिफोन नं. ०१-४२२०८३७, ४२२२१८७ मा सम्पर्क गर्न सकिनेछ।
- अन्य कार्यविधिहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ।
- खरिदकर्ता सँग खरिद सम्बन्धि आंशिक वा पूर्ण शिलबन्दी दरभाउपत्र अस्वीकार स्वीकार गर्ने अधिकार निहित हुनेछ।

तपशिल

प्याकेज नं.	विवरण	इकाई	परिमाण	दरभाउपत्र फाराम दस्तुर	जमानत वापतको रकम	कैफियत
१.	Dedicated (Corporate/ Business/ Enterprise Plan) Unlimited Internet Service (Dual Connection)	स्थान	२४	१०००।-	४०,०००।-	